




सार्वजनिक निजी साभेदारीमा कार्य गर्नको लागि पोखरा महानगरपालिका, सानिसा इकाईमा पेश गरिएको परियोजना

प्रस्तावना पत्र

(सानिसा प्रस्ताव पत्र नं ...)




महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गवोर्ड व्यवस्थापन कार्य

प्रस्ताव आवेदन बुझाईने निकाय

पोखरा महानगरपालिका

सार्वजनिक निजी साभेदारी इकाई



आवेदक

.....
.....
.....

सूचीक्रम

अ. प्रस्ताव आव्हानपत्रमा उल्लिखित विषयमा दायित्व नरहने उद्घोषण

आ. परिभाषा

१. प्रस्तावपत्र आव्हान

१.१. पृष्ठभूमि

१.२. प्रस्ताव छनौट प्रक्रियाको संक्षिप्त विवरण:

२. प्रस्तावकर्ताहरु लागि निर्देशन

क. सामान्य शर्तहरु

ख. कागजातहरु

ग. प्रस्ताव पत्र तयार गर्ने विधि र पेश गर्ने तरिका

३. प्रस्ताव पत्रहरुको मूल्यांकन

४. विविध

५. परियोजनाको प्राविधिक प्रस्तावमा संलग्न गरिनुपर्ने कागजातहरुको जाँच सूचि

अनुसूचिहरु

अनुसूचि १: परियोजनाको प्राविधिक प्रस्तावको ढाँचा

अनुसूचि २: परियोजनाको वित्तीय प्रस्तावको ढाँचा

अनुसूचि ३: प्रस्ताव पेश गर्ने पत्रको ढाँचा

अनुसूचि ४: प्रस्ताव पत्र सुरक्षणका लागि बैङ्क जमानत

अनुसूचि ५: प्रस्तावपत्रमा हस्ताक्षर गर्नको लागि अधिकार प्रत्यायोजन पत्र

अनुसूचि ६: संयुक्त उपक्रमको मुख्य सदस्यका लागि दिईने अधिकार प्रत्यायोजन पत्र

अ.प्रस्तावपत्रमा उल्लिखित विषयमा दायित्व नरहने उद्घोषण

यस प्रस्ताव आह्वानपत्रमा उल्लेख भएका विषय एवं सूचनाहरू यस पोखरा महानगरपालिकाले प्रस्तावकलाई लिखित वा अन्य जुनसुकै स्वरूपमा उपलब्ध गराइएको भएतापनि यस प्रस्ताव आह्वानपत्रमा उल्लेख भएका शर्त तथा बन्देजहरूको अधीनमा वा कुनै सूचना दिदा अन्य कुनै शर्त तथा बन्देज तोकिएकोमा सोको अधिनमा रहने गरी उपलब्ध गराइएको हो ।

यस प्रस्ताव आह्वानपत्र कुनै सम्झौता होइन । यस प्रस्ताव आह्वानपत्र सम्झौता गर्न आह्वान गर्न प्रकाशन गरिएको दस्तावेज पनि होइन । यस प्रस्ताव आह्वानपत्र प्रस्तावपत्र पेश गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीका लागि प्रस्तावपत्र तयार गर्न आवश्यक पर्ने वा उपयोगी हुने सूचनाहरू उपलब्ध गराउने उद्देश्यले तयार गरिएको हो । यस प्रस्ताव आह्वानपत्रमा उल्लिखित विवरणहरू कार्यपालिकाबाट आयोजनाका सम्बन्धमा गरिएका विभिन्न अनुमान र मूल्यांकनमा आधारित छन् र त्यस्तो अनुमान र मूल्यांकन गर्दा प्रस्तावकलाई आवश्यक पर्ने सम्पूर्ण सूचनाहरूलाई संलग्न नगरिएको पनि हुनसक्छ ।

प्रस्ताव सम्बन्धी कागजातहरूमा समावेश भएका अनुमान, मूल्यांकन, विवरण तथा सूचनाहरू (विशेष गरी सम्भाव्यता प्रतिवेदनमा समावेश भएका विषयहरू) पूर्ण, दुरुस्त, पर्याप्त वा सही नहुन पनि सक्छ । तसर्थ, हरेक प्रस्तावकलाई प्रस्तावपत्र पेश गर्नुपूर्व आफ्नो तर्फबाट आवश्यक खोजविन, अनुसन्धान र मूल्यांकन गरी प्रस्ताव पत्रमा उल्लिखित विवरण तथा सूचनाहरूको सत्यता, पर्याप्तता, विश्वसनीयता र पूर्णताको परीक्षण गर्न तथा सो सम्बन्धमा विषय विज्ञहरूबाट छुट्टै राय वा परामर्श लिन अनुरोध गरिन्छ ।

यस प्रस्ताव आह्वानपत्रमा उल्लिखित विषयको सत्यता, पर्याप्तता, विश्वसनीयता र पूर्णताको सम्बन्धमा यस पोखरा महानगरपालिकाले कुनै प्रतिज्ञा वा उद्घोषण गरेको छैन । उक्त विषयहरू समावेश भई कुनै कानून, दुष्कृति वा अनुचित लाभ सम्बन्धी सिद्धान्तका आधारमा कुनै दावी, विरोध, मुद्दा, मामिला, न्यायिक वा प्रशासकिय कारवाही शुरु भएमा सो सम्बन्धमा यस कार्यपालिकाको कुनै दायित्व रहने छैन । यस प्रस्ताव आह्वानपत्रमा कार्यपालिकाको हेलचेक्राई, लापरवाही वा अन्य कुनै कारणले कुनै विवरण त्रुटिपूर्ण भएको रहेछ र सो त्रुटिपूर्ण विवरणमा आधारित भई कुनै कार्य गर्दा कुनै हानि नोक्सानी व्यहोर्न पर्ने अवस्था सिर्जना भएमा समेत यस कार्यपालिकाको कुनै दायित्व रहने छैन ।

यस प्रस्ताव आह्वानपत्र जारी गरिएको कारणले मात्र कुनै प्रस्तावकर्तालाई छनोट गर्नुपर्ने बाध्यता रहने छैन । कुनै वा सबै प्रस्तावक र प्रस्तावको सम्पूर्ण वा केही अंशलाई कारण खुलाई वा नखुलाई अस्वीकार गर्ने वा समग्र प्रस्ताव आह्वानको प्रक्रिया रद्द गर्ने पूर्ण अधिकार कार्यपालिकामा सुरक्षित रहेको छ ।

प्रस्तावपत्रको तयारी गर्दा, कागजातहरू प्राप्त गर्दा, फोटोकपी, हुलाक सेवा, डेलिभरी शुल्क, कार्यपालिका समक्ष आफ्नो प्रस्तावको प्रस्तुति गर्दा लाग्ने खर्च लगायत अन्य सम्पूर्ण काम कारवाहीमा हुने सम्पूर्ण खर्च प्रस्तावकर्ता स्वयंमले व्यहोर्नुपर्नेछ ।

आ. परिभाषा

यस आह्वानपत्रमा उल्लिखित देहायका शब्दहरूले देहाय बमोजिमको अर्थ बुझाउँछन्:

कार्यपालिका	पोखरा महानगरपालिका भन्ने बुझ्नपर्दछ र कार्यपालिका शब्दले सानिसा ऐन र सानिसा नियमावलीद्वारा विभिन्न अधिकार दिई गठन गरिएको सानिसा समिति र सानिसा इकाई र लेखाजोखा समिति लाई समेत जनाउँदछ ।
आह्वानपत्र	प्रस्ताव आह्वानपत्र
सानिसा इकाई	सार्वजनिक-निजी साभेदारी इकाई
सानिसा	सार्वजनिक-निजी साभेदारी
सानिसा समिति	सार्वजनिक-निजी साभेदारी समिति
सानिसा मोडल	निर्माण, सञ्चालन तथा हस्तान्तरण लिज, सञ्चालन तथा हस्तान्तरण
लगानी	ऐन बमोजिम ऋण वा स्वपूँजी वा पुर्नलगानी वा परियोजनामा गरिने पूँजी प्रवाह
प्रस्तावक	परियोजनाको अध्ययन, विकास निर्माण वा सञ्चालन गर्ने फर्म, कम्पनी वा व्यक्ति

यस आह्वानपत्रमा परिभाषा नगरिएका शब्द वा शब्दावलीका हकमा पूर्वयोग्यता आह्वानपत्रमा परिभाषा गरिए अनुसार हुनेछ ।

१. प्रस्तावपत्रको लागि आह्वान

१.१. पृष्ठभूमि :

पोखरा महानगरपालिका अर्न्तगत सार्वजनिक निजी साभेदारी (सानिसा) मा कार्यान्वयन गर्न इच्छुक व्यक्ति/कम्पनी/संस्थाहरुबाट सार्वजनिक निजी साभेदारी ऐन, २०७५ को दफा १७ तथा सार्वजनिक निजी साभेदारी नियमावली, २०७५ को नियम ५ को उपनियम (१) बमोजिम तोकिएका शर्तहरुको अधिनमा रही मनसायपत्र पेश गरेकोमा उक्त ऐन, २०७५ को दफा १८ र सो को नियमावली २०७५ को नियम ११ बमोजिम छनोट भएकोले २०७५ को दफा १९ र सो को नियमावली २०७५ को नियम १३ बमोजिम सुचिकृत भईसकेका कम्पनीहरुलाई प्रस्ताव पत्र पेश गर्न यो प्रस्ताव आह्वान गरिएको छ ।

१.१.१

पोखरा महानगरपालिकाले “महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गवोर्ड व्यवस्थापन कार्य” को विकास, संचालन तथा मर्मत सम्भार सार्वजनिक-निजी साभेदारी (“सानिसा”) मार्फत् सानिसा सम्बन्धी प्रचलित कानुन बमोजिम प्रतिस्पर्धात्मक प्रस्ताव पत्रको माध्यमबाट निजी साभेदार छनोट गरी आयोजनाको कार्यान्वयन गर्ने निर्णय गरेको छ । आयोजनाको संक्षिप्त विवरण देहाय अनुसारको छ :

आयोजनाको नाम

अनुमानित लागत

“महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गवोर्ड व्यवस्थापन कार्य

.....

- १.१.२ छनोट भएको प्रस्तावकर्ता (“छनोट भएको प्रस्तावकर्ता”) ले कार्यपालिकासँग यस आह्वानपत्रमा तोकिएको ढाँचामा आयोजना सम्झौता (“आयोजना सम्झौता”) गर्नुपर्नेछ । त्यसरी छनोट भएको प्रस्तावकर्ता आयोजनाका कार्यान्वयनको डिजाइनिङ्ग, इन्जिनियरिङ्ग, लगानी तथा लगानी व्यवस्थापन, खरिद, निर्माण, संचालन, मर्मत संभार लगायतका सम्पूर्ण पक्षहरुका लागि जिम्मेवार हुनेछ ।
- १.१.३ आयोजनाको अनुमानित लागत (“आयोजनाको अनुमानित लागत”) माथि शर्त नं. १.१.१ मा उल्लेख गरिएको छ । तर, आयोजनाको वास्तविक लागतको प्रक्षेपण भने प्रस्तावकर्ता आफैले गर्नुपर्नेछ ।
- १.१.४ अनुमतिप्राप्त व्यक्तिले आयोजनाको विकास तथा संचालनको अनुमति प्राप्त गरे वापत उपलब्ध गराउनुपर्ने सेवा र दायित्व लगायतका अन्य विस्तृत शर्त तथा बन्देजहरु आयोजना सम्झौतामा व्यवस्था भए बमोजिम हुनेछ ।
- १.१.५ यस आह्वानपत्रमा उल्लिखित विवरण जानकारीको प्रयोजनका लागि मात्र हो । यस आह्वानपत्रमा उल्लिखित कुनै पनि विषयवा प्रावधानले आयोजना सम्झौताको कुनै पनि शर्त वा व्यवस्थालाई सीमित पार्ने वा सोको कार्यान्वयनमा प्रतिकूल असर पार्ने छैन ।
- १.१.६ सानिसा समिति, पोखरा महानगरपालिको यस आह्वानपत्रमा उल्लिखित शर्त तथा कार्यपालिकाले यस आह्वानपत्रकोसाथमा उपलब्ध गराउने अन्य कागजात (यसपछि समग्रमा **प्रस्ताव पत्र सम्बन्धी कागजात**) मा उल्लिखित शर्त अनुसारको प्रस्तावपत्र मात्र ग्रहण गर्नेछ । प्रस्तावकर्ताले शर्त नं १.२.४ मा उल्लेख भएबमोजिमको मिति (“प्रस्तावपत्र पेश गर्नुपर्ने मिति”) भित्रप्रस्तावपत्र पेश गरिसक्नुपर्नेछ ।

१.२. प्रस्ताव छनोट प्रक्रियाको संक्षिप्त विवरण:

मनसाय पत्रको मूल्याङ्कन वाट सानिसा ईकाई, पोखरा महानगरपालिकाले योग्य प्रस्तावकर्ताहरूको सूची प्रकाशित गरे बमोजिम योग्य ठहरिएका प्रस्तावकर्ताहरूले यस प्रस्ताव आह्वानपत्र अनुसारको दोश्रो चरणको प्रस्ताव छनोट प्रक्रिया (“प्राविधिक तथा आर्थिक प्रस्तावको चरण”) मा सहभागी हुन सक्नेछन् । व्यवस्था अनुसार योग्य ठहरिएका प्रस्तावकर्ता (संयुक्त उपक्रमका साभेदार समेत) लाई प्रस्तावपत्र सम्बन्धी कागजातहरूको शर्त तथा बन्देजहरूको अधीनमा रही प्राविधिक प्रस्ताव एवं आर्थिक प्रस्तावहरू (यसपछि छोटकरीमा “प्रस्तावहरू” भनिएको) माग गरिएको छ ।

प्रस्ताव छनोट प्रक्रियाको समयतालिका देहाय बमोजिम रहेको छ:

सि.नं.	कार्यक्रमको सूची	मिति
१	सोधपुछ गर्न सकिने अन्तिम मिति	२०७६/०३/३०
२	महानगरपालिका ले सोधिएको जानकारी उपलब्ध गराउनुपर्ने अन्तिम मिति	२०७६/०३/३१
३	प्रस्तावपत्र खरिद गर्ने अन्तिम मिति	२०७६/०४/०२ कार्यालय समयभित्र
३	प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मिति	२०७६/०४/०३ मध्याह्न १२:०० सम्म
४	प्राविधिक प्रस्ताव खोल्ने मिति	२०७६/०४/०३ दिउसो १३:०० बजे
५	प्राविधिक प्रस्तावको मूल्यांकन सम्पन्न गर्ने मिति	प्राविधिक प्रस्ताव खोलिएको ५ दिन भित्र
६	आर्थिक प्रस्ताव खोल्ने मिति	प्राविधिक प्रस्तावको मूल्यांकन सम्पन्न भएको मितिले ५ दिनभित्र पर्ने गरी तोकिए बमोजिम हुने
७	आर्थिक प्रस्तावको मूल्यांकन गर्ने मिति	आर्थिक प्रस्ताव खोलिएको ५ दिन भित्र
८	छनोट हुन सफल भएको प्रस्तावकर्ताको नाम सानिसा ईकाईमा सिफारिस गर्ने मिति	आर्थिक प्रस्तावको मूल्यांकन भएको मितिले ३ दिनभित्र
९	सानिसा ईकाईले प्रस्ताव छनोट गर्ने मिति	छनोट हुन सफल भएको प्रस्तावकर्ताको नाम सानिसा ईकाईमा सिफारिस भएको मितिले १३ दिनभित्र

नोट: प्रस्तावपत्र आह्वान सम्बन्धमा कुनै विषयमा सोधपुछको लागि पोखरा महानगरपालिकाको सानिसा ईकाईको फोन नं ०६१-५२९१०४/ ०६१-५५९४०३, ईमेल : info@pokharamun.gov.np वा mayor@pokharamun.gov.np मा सम्पर्क गर्न सकिने छ । अथवा पोखरा महानगरपालिकाको वेबसाईट : www.pokharamun.gov.np मा पनि लग अन गर्न सक्नुहुने छ ।

२. प्रस्तावकर्ताहरुलाई निर्देशन

क. सामान्य

२.१ प्रस्ताव छनोट प्रक्रियाका सामान्य शर्तहरु

- २.१.१ एक भन्दा बढी प्रस्ताव पेश गर्न पाइनेछैन । कुनै प्रस्तावकर्ता आफैँले वा संयुक्त उपक्रमको सदस्यको रूपमा प्रस्ताव पेश गरेकोमा आफैँ वा अर्को संयुक्त उपक्रमको सदस्य भएर प्रस्ताव पेश गर्न पाइने छैन ।
- २.१.२ आयोजनाको संभाव्यता अध्ययन प्रतिवेदन प्रस्तावकर्ताहरुलाई प्रस्ताव तयार गर्ने प्रयोजनका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले मात्र उपलब्ध गराइएको हो । प्रस्ताव पेश गर्नुपूर्व प्रस्तावकर्ताहरुलाई आफैँले आवश्यकता अनुसार सर्वेक्षण, अनुसन्धान, जाँचबुझ वा परीक्षण गर्नसूचित गरिन्छ । संभाव्यता प्रतिवेदनमा उल्लिखित कुनै तथ्य वा विवरणबाट उत्पन्न हुने कुनै दावीमा कार्यपालिकाको कुनै पनि दायित्व रहनेछैन ।
- २.१.३ यस आह्वानपत्र र आयोजना सम्झौतामा उल्लेखित कुनै विषय वा व्यवस्था आपसमा बाभिन गएमा सम्झौतामा उल्लेखित विषय वा व्यवस्था कायम हुनेछ । तर, यस आह्वानपत्रमा प्रस्तावकर्ताको हकमा लागू हुने भनी कुनै शर्त वा दायित्व तोकिएकोमा सो सम्बन्धमा आयोजना सम्झौतामा उल्लेख नभएमा त्यस्तो शर्त वा दायित्वलाई प्रस्तावकर्ताले पालना गर्नुपर्ने अतिरिक्त शर्त वा दायित्व मानिनेछ ।
- २.१.४ प्रस्तावकर्ताले प्रस्ताव पेश गर्दा अनुसूची-१ को ढाँचामा प्रस्तावित अंक र अक्षर स्पष्ट रूपमा उल्लेख गरी प्रस्तावकर्ताबाट अख्तियार प्राप्त व्यक्तिले हस्ताक्षर गरी पेश गर्नुपर्नेछ । प्रस्तावकर्तालाई प्रस्ताव सुरक्षण बापत गुड फर पेमेन्ट चेक पेश गर्ने वा अनुसूची-४ को ढाँचामा कार्यपालिकालाई ग्राह्य हुने गरी बैंक जमानत पेश गर्ने मध्ये कुनै एक विकल्प छनोट गर्ने अधिकार हुनेछ ।
- २.१.५ बैंक जमानतको समयावधि प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन सम्म बहाल रहेको हुनुपर्नेछ र उक्त समयावधि प्रस्तावकर्ता र कार्यपालिकाको आपसी सहमतिमा बढाउन सकिनेछ । प्रस्ताव सुरक्षण संलग्न नगरीकन पेश हुन आएको प्रस्तावपत्रलाई ग्राह्य हुने छैन । प्रस्तावपत्र साथ संलग्न भईआएको सुरक्षण प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मितिबाट १५० दिन सम्म फिर्ता हुनसक्ने छैन ।
- २.१.६ प्रस्तावकर्ताले अनुसूची ३ को ढाँचामा अधिकार प्रत्यायोजनपत्र (Power of Attorney)मा आफ्नो तर्फबाट अख्तियारवाला तोक्यो पेश गर्नुपर्नेछ । प्रस्तावकर्ता कुनै संयुक्त उपक्रम भएमा संयुक्त उपक्रमको मुख्य सदस्यको नाम स्पष्ट तोक्यो अनुसूची ४ बमोजिमको ढाँचामा अधिकार प्रत्यायोजनपत्र (Power of Attorney) पेश गर्नुपर्नेछ ।
- २.१.७ प्रस्तावपत्र शर्तरहितहुनुपर्नेछ । प्रस्तावपत्रमा प्रस्तावकर्ताको तर्फबाट कुनै शर्त उल्लेख गरेको पाइएमा त्यसलाई प्रभावग्राही नभएको मानिनेछ र त्यस्तो प्रस्तावपत्रलाई अस्वीकार गर्न सकिनेछ ।
- २.१.८ प्रस्तावपत्र र बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित कुनै विषयमा कुनै सूचना आदानप्रदान, पत्राचार वा संवाद गर्नुपरेमा त्यस्तो सूचना वा संवाद नेपाली/अंग्रेजी भाषामा गर्नुपर्नेछ ।

२.१.९ प्रस्ताव छनोटको प्रक्रियामा प्रस्तावकको स्वार्थको सम्बन्ध (Conflict of Interest) निहित हुनुहुँदैन । प्रस्ताव छनोट प्रक्रियामा प्रस्तावकको कुनै स्वार्थको सम्बन्ध रहेको पाइएमा त्यस्तो प्रस्तावकर्ताको प्रस्ताव ग्राह्य हुनेछैन ।

२.१.१० प्रस्ताव छनोटको अन्तिम निर्णय गर्ने अधिकार सानिसा ऐन, २०७५ को अधिनमा रही पोखरा महानगरपालिका सानिसा ईकाईमा सुरक्षित रहने छ ।

२.२ प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी निर्देशन

२.२.१ प्रस्तावकर्ताको अनुभवको परीक्षण गर्दा पछिल्लो ३ वर्षमा सम्पन्न गरेको कार्यसम्पादनलाई आधार बनाइनेछ । प्राविधिक प्रस्तावको परीक्षण प्रस्तावकर्ताले पेश गरेको सूचनाको आधारमा गरिनेछ । प्रस्तावपत्रमा पेश भएका विवरणहरूलाई संलग्न प्रमाणहरूले पुष्ट्याई गरेको हुनुपर्छ र प्रमाणको अभावमा पेश गरिएका विवरणहरू ग्राह्य हुनेछैन ।

२.३ प्रस्ताव तयारी खर्च:

२.३.१ प्रस्तावपत्र तयार तथा पेश गर्दा लाग्ने सम्पूर्ण खर्चहरू प्रस्तावकर्ताहरूले व्यहोर्नुपर्नेछ । प्रस्ताव छनोट प्रक्रिया सम्पन्न भएपश्चात जे जस्तो नतिजा आएपनि त्यस्तो खर्चहरू कार्यपालिकाले व्यहोर्ने छैन ।

२.४ आयोजना स्थलको भ्रमण तथा विवरणहरूको परीक्षण:

२.४.१ सबै प्रस्तावकर्ताहरूलाई प्रस्तावपत्र पेश गर्नुपूर्व आयोजनास्थलको भ्रमण गरी आयोजना स्थलको अवस्थिति, यातायातको व्यवस्था, पर्यावरण, वातावरण, विद्युत शक्तिको उपलब्धता, पानीको व्यवस्था र निर्माण कार्यका लागि आवश्यक पर्ने पहुँचमार्ग, निर्माण सामग्रीको सुरक्षित भण्डारण र प्रयोगको सम्भाव्यता, मौसम सम्बन्धी विवरण, लागू हुने कानून तथा नियमहरू र अन्यसम्बद्ध तथा आवश्यक विषयहरूयकिन गर्नका लागि सूचित गरिन्छ ।

२.४.२ प्रस्तावपत्र पेश गर्दा प्रत्येक प्रस्तावकर्ताले देहाय अनुसार स्विकार/कबुल गरेको मानिनेछ :

- (क) प्रस्तावकर्ताले प्रस्तावपत्र सम्बन्धी सम्पूर्ण कागजातहरू परीक्षण गरेको;
- (ख) प्रस्तावकर्ताले कार्यपालिकाबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण सूचनाहरू प्राप्त गरिसकेको;
- (ग) प्रस्तावकर्ताले प्रस्ताव पत्र सम्बन्धी कागजातहरूमा उल्लिखित वा कार्यपालिकाले उपलब्ध गराएको शर्त नं. २.४.१ मा उल्लिखितविवरणहरू अपुरो वा त्रुटीपूर्ण हुनसक्ने अवस्थालाई स्वीकार गरेको;
- (घ) प्रस्तावकको स्वार्थ बाझिने अवस्था नरहेको/नभएको;
- (ङ) आह्वानपत्र अन्तर्गत तोकिएका शर्त, दायित्व तथा बन्देजहरूको परिपालना गर्न सक्ने ;

२.५ प्रस्तावपत्रको परीक्षण र अयोग्यता:

२.५.१ प्रस्ताव आह्वानपत्र, प्रस्तावपत्र वा बोलपत्र सम्बन्धी कागजातहरू प्रकाशन भएपश्चात् प्रस्तावकर्ताले पेश गरेको विवरण, सूचना तथा कागजातहरूको सत्यता परीक्षण गर्ने अधिकार कार्यपालिकासँग सुरक्षित रहनेछ । कार्यपालिकाले सोको परीक्षणको सिलसिलामा थप विवरण, सूचना तथा कागजातहरू

माग गरेमा तोकिएको अवधिभित्र प्रस्तावकर्ताले त्यस्तो विवरण, सूचना तथा कागजातहरु उपलब्ध गराउनुपर्नेछ । कार्यपालिकाबाट त्यस्तो परिक्षण भएको वा परिक्षण हुन छुटेको कारणले यस प्रस्तावपत्र अन्तर्गत कार्यपालिकासँग सुरक्षित रहेको कुनै अधिकार वा दायित्वमा कुनै प्रतिकूल प्रभाव पर्ने छैन ।

२.५.२ देहायको अवस्थामा सानिसा ईकाईलाई जुनसुकै प्रस्ताव अस्वीकार गर्ने अधिकार हुनेछ:

(क) भुट्टा वा भ्रमपूर्ण विवरणसहितको प्रस्तावपत्र पेश गरेको पाईएमा ;

(ख) सानिसा ईकाईले थप सूचना तथा कागजात माग गरेकोमा प्रस्तावकर्ताले तोकिएको समयसीमाभित्र त्यस्तो सूचना वा कागजात उपलब्ध गराउन नसकेमा;

(ग) कुनै प्रस्तावकर्ताले भुट्टा वा भ्रमपूर्ण सूचना दिएको पाईएमा वा ठहरिएमा त्यस्तो प्रस्तावकर्ता स्वतः अयोग्य ठहरिनेछन् । यदि त्यसरी भुट्टा वा भ्रमपूर्ण विवरण दिने प्रस्तावकर्ता कुनै संयुक्त उपक्रम भएमा संयुक्त उपक्रमका सम्पूर्ण सदस्य स्वतः अयोग्य हुनेछन् । तर, उपरोक्त अनुसार अयोग्य हुने वा प्रस्तावहरु खोलीसकेपछि प्रस्तावपत्र अस्वीकार गर्नुपर्ने अवस्था आईपरेमा र सोका कारणले छनोटमा पर्न सफल भएको प्रस्तावकर्ता अयोग्य हुने देखिएमा सानिसा ईकाईसँग देहायको अधिकार सुरक्षित रहनेछ ।

(अ) शर्त नं. ३.३.को व्यवस्था अनुसार बाँकी रहेका प्रस्तावकर्ताहरुबाट प्रस्ताव माग गर्ने;

(आ) सानिसा ईकाईले स्वविवेकमा उचित ठानेको कुनै प्रक्रियाको थालनी गरी कारवाही अगाडी बढाउने वा प्रस्ताव छनोट प्रक्रियाको अन्त्य गर्ने ।

ख. कागजातहरु:

२.६ प्रस्ताव आह्वानपत्रको विषयसूची

२.६.१ यस प्रस्ताव आह्वानपत्रमा यहाँ भन्दा माथि उल्लेख भएको दायित्व नहुने उद्घोष, देहायमा उल्लेखित विषयसूची र शर्त नं. २.८ अनुसार गरिने/हुने थप व्यवस्थाहरु यस प्रस्ताव आह्वानपत्रको अभिन्न अङ्ग हुनेछ:

प्रस्ताव आह्वानपत्र

खण्ड १.	परिचय
खण्ड २.	प्रस्तावकर्ताको लागि निर्देशन
खण्ड ३.	प्रस्तावको मूल्यांकन
खण्ड ४.	प्रस्तावपत्र खोल्नुभन्दा पहिलेको बैठक
खण्ड ५.	विविध

अनुसूची

प्राविधिक प्रस्ताव पत्रको ढाँचा

वित्तीय प्रस्ताव पत्रको ढाँचा

निवेदन पेश गर्ने ढाँचा

अधिकार प्रत्यायोजन पत्र (Power Of Attorney)

संयुक्त उपक्रमको मुख्य सदस्य (Lead Member) का लागी दिईने अधिकार प्रत्यायोजन पत्र (Power Of Attorney)

२.७ प्रष्टीकरण

२.७.१ यस आह्वानपत्रमा उल्लिखित कुनै विषयका सम्बन्धमा कुनै प्रष्टीकरण चाहिएमा प्रस्ताव पेशकर्ताले हुलाक/कुरियर वा ई-मेल मार्फत शर्त नं. १.२.४ मा उल्लिखित समयसीमा भित्र प्रष्टीकरण अनुरोध गर्न सक्नेछ ।

२.८ प्रस्ताव आह्वानपत्रमा संशोधन

२.८.१ कार्यपालिकाले स्वविवेकमा वा लिखित प्रष्टीकरण माग भएपछि आवश्यक ठानेमा आवश्यकता अनुसार यस प्रस्ताव आह्वानपत्रमा संशोधन गर्न सक्नेछ । यस प्रस्ताव आह्वानपत्रमा कुनै संशोधन भएमा त्यस्तो संशोधन लिखित रुपमा हुनेछ र सो सार्वजनिक सूचना मार्फत प्रकाशित गरिनेछ ।

ग. प्रस्तावपत्रको तयारी तथा पेश गर्ने :

२.९ प्रस्तावपत्रको ढाँचा र हस्ताक्षर:

२.९.१ प्रस्तावकर्ताले यस आह्वानपत्रमार्फत् माग गरिएका सम्पूर्ण सूचनाहरु उल्लेख गरी प्रस्तावपत्र पेश गर्नुपर्नेछ । कार्यपालिकाले तोकिएको ढाँचामा पेश हुन आएको प्रस्तावपत्रहरु र तोकिए बमोजिम रीत पुगेको प्रस्तावपत्रहरु मात्र ग्रहण गर्नेछ ।

२.९.२ प्रस्तावपत्र र सोको प्रतिलिपि गाढा कालो नमेटिने अक्षरमा टाईप गरी हरेक पृष्ठमा अख्तियारप्राप्त व्यक्तिले हस्ताक्षर गरी पेश गर्नुपर्नेछ ।

२.१० प्रस्तावपत्रमा सिलबन्दी गर्ने सम्बन्धी व्यवस्था:

२.१०.१ प्रस्तावकर्ताले अनुसूची १ बमोजिमको ढाँचामा प्रस्तावपत्र तयार गरी खामबन्दी गरेर खामको माथिल्लो भागमा “प्रस्तावपत्र” उल्लेख गरी पेश गर्नुपर्नेछ ।

२.१०.२ प्रस्तावपत्र साथ संलग्न गर्नुपर्ने थप कागजातहरु एउटा छुट्टै खाममा खामबन्दी गरी सो खामको माथिल्लो भागमा “प्रस्तावपत्र साथ संलग्न कागजातहरु” उल्लेख गर्नुपर्नेछ । उक्त खामबन्दी भित्र देहायका कागजातहरु संलग्न गरिएको हुनुपर्नेछ :

(क) अनुसूची ४ को ढाँचामा प्रस्तावपत्र सुरक्षण

(ख) अनुसूची ५ को ढाँचामा प्रस्तावपत्रमा हस्ताक्षर गर्नका लागि दिईने अधिकार प्रत्यायोजनपत्र

(ग) संयुक्त उपक्रमको तर्फबाट प्रस्तावपत्र पेश गर्ने भएमा अनुसूची ६ को ढाँचामा संयुक्त उपक्रमको मुख्य सदस्यलाई दिईएको अधिकार प्रत्यायोजनपत्र

२.१०.३ प्रस्तावकर्ताले प्रस्तावपत्र पेश गर्दा माथि शर्त नं. २.१०.२ मा उल्लेख भएका कागजातहरूमा सिलसिलावर रुपमा पृष्ठ संख्या राखी छुट्टै खामबन्दी गरी खामको माथिल्लो भागमा “सकल कागजातहरू” भनी उल्लेख गर्नुपर्नेछ ।

२.१०.४ माथि शर्त नं. २.१०.१, २.१०.२ र २.१०.३ मा उल्लेखित खामबन्दीलाई बाहिरबाट एउटा छुट्टै खामले खामबन्दी गरी सहीछाप गरेको हुनुपर्नेछ । उल्लिखित चारैवटा खामबन्दीको माथिल्लो भागमा देहाय अनुसारको विवरण उल्लेख गर्नुपर्नेछ :

“महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गबोर्ड व्यवस्थापन कार्य

प्रस्तावकर्ताको नाम र ठेगाना पनि स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । यसका अतिरिक्त, खामबन्दीको सिरान तर्फको दायाँ किनारमा बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति पनि स्पष्ट रुपमा उल्लेख गरिएको हुनुपर्नेछ । सानिसा सम्बन्धी नियमावली, २०७५ को नियम (१३) को उपनियम (३) बमोजिम प्रस्ताव पेश गर्दा साथमा दस्तुर वापत रु. ३००० (अक्षरूपी तीनहजार मात्र) सानिसा ईकाईको षष्ट्रिय वाणिज्य बैंक, पृथ्वीचोक को खाता नं.३०२०३०४०१८१०६ को सकल भौचर सानिसा ईकाईलाई बुझाउनु पर्ने छ । प्रस्ताव छनौट नभएमा प्रस्तावपत्रको साथमा पेश गरेको दस्तुर प्रस्तावकलाई फिर्ता हुने छैन ।

२.१०.५ हरेक खामबन्दीलाई देहाय अनुसार हुने गरी प्रापकको ठेगाना उल्लेख गर्नुपर्नेछ :

ध्यानाकर्षण:	श्री	ज्यू
पद:		
ठेगाना		
ई-मेल ठेगाना		

२.१०.६ माथि उल्लेख भएको निर्देशन अनुसार प्रस्तावपत्र खामबन्दी गरी पेश गरेको नपाईएमा कुनै तरिकाले कागजातहरू हराएमा वा बोलपत्र खोल्ने समयभन्दा पहिले नै खोलिएमा वा सोको कारणले प्रस्तावकले कुनै नोक्सानी व्यहोर्नुपरेमा कार्यपालिकाको कुनै जिम्मेवारी रहनेछैन ।

२.१०.७ फ्याक्स, टेलेक्स, टेलिग्राम वा ई-मेल मार्फत पेश हुन आएको प्रस्तावपत्रहरू ग्राह्य हुने छैन ।

२.११ प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मिति

२.११.१ प्रस्तावकर्ताले प्रस्तावपत्र पेश गर्दा पेश गर्नुपर्ने अन्तिम मितिको मध्यान्ह १२:०० बजे सम्म यस आह्वानपत्रमा तोकिएको ढाँचामा शर्त नं. २.१०.५ मा उल्लेख भएको ठेगानामा पठाईसक्नुपर्नेछ । सो पश्चात प्रस्तावपत्र पेश गरिएको निस्सा अनुसूची ३ मा उल्लिखित व्यक्ति वा अधिकारीबाट लिनुपर्नेछ । सो समय व्यतीत भएपश्चात प्राप्त हुन आएको प्रस्तावपत्र ग्राह्य हुनेछैन ।

२.१२ प्रस्तावपत्रमा संशोधन, हेरफेर गर्ने वा प्रस्तावपत्र फिर्ता लिने :

२.१२.१ प्रस्तावकर्ताले प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मिति र समय भन्दा २४ घण्टा अगावै प्रस्ताव पत्रमा संशोधन, हेरफेर गर्ने वा प्रस्तावपत्र फिर्ता लिन सक्नेछन् । प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मिति पश्चात् प्रस्तावपत्रमा संशोधन, हेरफेर गर्ने वा फिर्ता लिन/गर्न पाइने छैन ।

२.१३ प्रस्तावपत्र अस्वीकार गर्ने:

२.१३.१ यस आह्वानपत्रमा जुनसुकै कुरा उल्लेख भएतापनि कार्यपालिकासँग जुनसुकै बखतमा पेश हुन आएको प्रस्तावपत्र कारण खुलाएर वा नखुलाईकन पनि अस्वीकार गर्ने वा प्रस्ताव छनोट प्रक्रियालाई अन्त्य गर्ने अधिकार सुरक्षित रहनेछ ।

घ. प्रस्ताव पत्रको सुरक्षण

२.१४ प्रस्तावपत्रको सुरक्षण

२.१४.१ प्रस्तावकर्ताले प्रस्तावपत्र पेश गर्नुपर्दा माथि शर्त नं. २.१.४ र २.१.५ प्रस्ताव सुरक्षण समेत उपलब्ध गराउनुपर्नेछ । उपर्युक्त व्यवस्था अनुसार प्रस्तावकर्ताले बैंक जमानत पेश गर्ने भएमा प्रस्तावकर्ताले अनुसूची ४ बमोजिमको ढाँचामा कम्तीमा १२० दिन सम्म मान्य हुने बैंक जमानत पेश गर्नुपर्नेछ । यस्तो बैंक जमानत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकबाट जारी भएको हुनु पर्नेछ । बैंक जमानत नेपाल भन्दा बाहिर रहेको विदेशी बैंकले जारी गर्नेभएमा नेपाल स्थित कुनै वाणिज्य बैंकबाट काउन्टर ग्यारेन्टी जारी गरेको हुनुपर्नेछ । सार्वजनिक निजी साभेदारी सम्बन्धी नियमावली, २०७५को नियम (३९) बमोजिम परियोजनाको लागत अनुमानको शून्य दशमलव एक (०.१) प्रतिशतले हुने रकम राष्ट्रिय वाणिज्य बैंक, पृथ्वीचोक को खाता नं.३०३०३००७१०६ को सकल भौचर सानिसा ईकाईमा दाखिला गर्नुपर्ने छ ।

२.१४.२ प्रस्ताव सुरक्षण संलग्न नगरी आएको प्रस्तावपत्रलाई अप्रभावग्राही प्रस्तावपत्र मानी सुरुवाती अवस्थामा नै अस्वीकार गरिनेछ ।

२.१४.३ प्रस्तावपत्रको परीक्षण तथा मूल्यांकन पश्चात् छनोटमा पर्न असफल प्रस्तावकर्ताले पेश गरेको सुरक्षण प्रस्ताव पत्र पेश गर्ने अन्तिम मितिबाट १५० दिनभित्र फिर्ता वा फुकुवा गरिसक्नुपर्नेछ ।

२.१४.४ प्रस्ताव मूल्यांकन गरे पश्चात् छनोट हुन सफल भएको प्रस्तावकर्ताले पेश गरेको प्रस्ताव सुरक्षण सो प्रस्तावकर्ताले आयोजना सम्भौतामा हस्ताक्षर गरेपश्चात् सो सम्भौताको शर्त अनुसार कार्यसम्पादन सुरक्षण (Performance Guarantee)पेश गरेपश्चात् फिर्ता वा फुकुवा गरिनेछ ।

२.१४.५ सानिसा समिति, पोखरा महानगरपालिकालाई तल शर्त नं. २.१४.६ मा उल्लिखित अवस्थाहरु मध्ये कुनै अवस्थामा प्रस्ताव सुरक्षण जफत गर्ने अधिकार हुनेछ । प्रस्तावकर्ताले यस आह्वानपत्र बमोजिम प्रस्तावपत्र पेश गर्नासाथै प्रस्तावकर्ताले प्रस्तावपत्र फिर्ता लिएमा वा यस आह्वानपत्रमा उल्लिखित कुनै शर्त तथा बन्देजको उल्लंघन हुन गएमा सो वापत कार्यपालिकाले हानि वा नोक्सानी व्यहोर्न पर्छ भन्ने कुरामा सहमति जनाएको मानिनेछ ।

२.१४.६ कानून, करार वा अन्य तवरले कार्यपालिकासँग सुरक्षित रहेको अधिकारमा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी देहायको अवस्थाहरुमा कार्यपालिकाले प्रस्ताव सुरक्षण जफत गर्न सक्नेछ:

(क) बेरित र ढाँचा नमिलाईकन पेश भएका प्रस्तावपत्रहरु,

(ख) कुनै प्रस्तावकर्ता भ्रष्टाचार, जालसाजी जस्तै कार्यमा संलग्न भएको पाईएमा,

(ग) प्रस्ताव सुरक्षण अवधि बाँकी रहँदै प्रस्तावकर्ताले प्रस्तावपत्र फिर्ता गरेमा,

- (घ) छनोट भएको प्रस्तावकर्ताले तोकिएको समयावधिभित्र देहायका कागजातहरूमा हस्ताक्षर गर्न असमर्थ रहेमा:
- (अ) परियोजना सम्झौतामा हस्ताक्षर हुन नसकेमा, वा
 - (आ) परियोजना सम्झौतामा उल्लेख भए अनुसार तोकिएको समयावधिभित्र कार्यसम्पादन जमानत पेश गर्न नसकेमा
- (ङ) छनोट भएको प्रस्तावकर्ताले आयोजना सम्झौतामा हस्ताक्षर गरिसकेपश्चात र कार्यसम्पादन जमानत पेश गर्ने समयावधि बहाल रहँदा रहँदै आयोजना सम्झौताको कुनै शर्त वा व्यवस्थाको उल्लंघन गरेमा ।

३. प्रस्तावको मूल्यांकन

३.१ प्रस्तावपत्र खोल्ने तथा मूल्यांकन सम्बन्धी व्यवस्था:

- ३.१.१ सानिसा ईकाइ ले प्रस्तावपत्र पेश गर्नुपर्ने अन्तिम मिति र समय लगत्तै शर्त नं. २.१०.५ मा उल्लिखित स्थानमा उपस्थित प्रस्तावकहरुको रोहवरमा प्राविधिक प्रस्ताव खोल्नेछ । यसरी प्रस्ताव खोल्दा सम्बन्धित प्रस्तावक र निजको प्रतिनिधि उपस्थित नहुँदा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन ।
- ३.१.२ शर्त नं. ३.१.१ बमोजिम प्रस्तावपत्र खोलिसके पश्चात् कार्यपालिकाले यस शर्त नं. ३.१ मा उल्लिखित व्यवस्थाहरुका आधारमा प्रस्तावहरुको परीक्षण तथा मूल्यांकन गर्नेछ ।
- ३.१.३ सानिसा ईकाइले प्रस्तावहरुको मूल्यांकनमा सहयोग पुग्ने देखिएमा आवश्यकता अनुसार प्रस्तावपत्र पेश गर्ने प्रस्ताव जो कोही सँग पनि प्रस्तावपत्रका सम्बन्धमा आवश्यक स्पष्टीकरण माग गर्न सक्नेछ ।
- ३.१.४ प्रस्तावपत्र खोल्दा सर्वप्रथम प्राविधिक प्रस्ताव खोलिनेछ र प्राविधिक प्रस्ताव(पूर्णाङ्क ५०)को मूल्यांकनको क्रममा न्यूनतम ६० प्रतिशत अंक हासिल गर्न सफल प्रस्तावहरुको मात्र आर्थिक प्रस्ताव खोलिनेछ ।
- ३.१.५ सानिसा ईकाइले प्राविधिक प्रस्तावको मूल्यांकनमा न्यूनतम ६० प्रतिशत अंक प्राप्त गर्न असफल भएका प्रस्तावकर्ताहरुलाई सोको सूचना दिई आर्थिक प्रस्ताव नखोलिकन नै फिर्ता पठाउनेछ ।
- ३.१.६ सानिसा ईकाइले प्राविधिक प्रस्तावको मूल्यांकन सम्पन्न भएपश्चात् न्यूनतम अंक हासिल गर्न सफल रहेको प्रस्तावकर्ताहरुलाई प्राप्त गरेको अंक र आर्थिक प्रस्ताव खोलिने मिति, समय र स्थान सहितको सूचना पठाउनेछ ।
- ३.१.७ प्राविधिक प्रस्ताव को अंकभार ५० प्रतिशत रहने छ भने आर्थिक प्रस्तावको अंकभार ५० प्रतिशत राखी मूल्याङ्कन गरिने छ ।

३.२ पूर्णताको परीक्षण:

- ३.२.१ प्रस्तावहरुको मूल्यांकन गर्नुपूर्व कार्यपालिकाले प्राप्त हुन आएका प्रत्येक प्रस्तावहरुको पूर्णताको परीक्षण गर्नुपर्नेछ । देहाय बमोजिमको रीत पुगेको प्रस्तावहरुलाई पूर्ण मानिनेछः
 - (क) अनुसूची १ र २ बमोजिमको ढाँचामा पेश भएको;
 - (ख) प्रस्ताव पेश गर्नुपर्ने अन्तिम मितिभित्र पेश हुन आएको;
 - (ग) शर्त नं. २.९ तथा २.१० मा उल्लेख भए अनुसार सहिछाप गरी खामबन्दी गरी पेश गरेको;
 - (घ) अनुसूची ४ अनुसार प्रस्ताव सुरक्षण संलग्न गरी पेश गरेको;
 - (ङ) अनुसूची ५ को ढाँचामा अधिकार प्रत्यायोजन पत्र पेश हुन आएको ;
 - (च) यस आह्वानपत्र अनुसार पेश गर्नुपर्ने भनी तोकिएको सम्पूर्ण कागजातहरु (ढाँचा तोकिएको भए सोही ढाँचामा) पेश भएको ;

(छ) प्रस्तावकर्ताको तर्फबाट थप शर्त तथा सीमितताहरु प्रस्ताव नगरिएको वा पेश भएको प्रस्ताव शर्तपूर्ण नभएको;

३.२.२ कार्यपालिकासँग माथि शर्त नं. ३.२.१ म उल्लिखित शर्तहरुका आधारमा अपूर्ण देखिएका प्रस्तावपत्रहरु अस्वीकार गर्ने अधिकार सुरक्षित रहनेछ । कार्यपालिकाले त्यस्तो अपूर्ण प्रस्तावको हकमा कुनै पनि प्रकारको संशोधन, स्पष्टीकरण वा फिर्ता लिनका लागी गरिएको अनुरोध स्वीकार गर्ने छैन ।

३.३ प्रस्तावहरुको छनोट:

३.३.१ प्राविधिक प्रस्तावको छनोटको आधार:

प्राविधिक प्रस्तावलाई देहायका आधारमा छनोट गरिनेछ:

- (१) अनूसूचि १ बमोजिमको ढाँचामा उल्लेखित वूँदाहरुलाई पूर्णरूपमा पालना गरेर लेखिएको र संलग्न गरिनुपर्ने कागजातहरुको जाँच सूचि अनुसारको कागजातहरु संलग्न गरिएको
- (२) तर्कपूर्ण तरिकाले परियोजनाका महत्व र औचित्य पुष्टि गर्न सक्ने आधार खुलाएको
- (३) पर्यटन, रोजगारी, स्थानीय जनसहभागिता, हरित पद्धति लगाएतका मुद्दाहरुलाई सम्बोधन गर्न सक्ने
- (४) सानिसा ऐन, २०७५ र नियमावली, २०७५ लाई पालना गरेको
- (५) महानगरपालिकाको सार्वजनिक सेवा प्रवाहमा पनि टेवा पुर्याउन सक्ने
- (६) सानिसा मोडेल स्पष्ट भएको
- (७) परियोजनाका क्रियाकलापहरु स्पष्ट भएको
- (८) राजश्व/रोयल्टी संकलन र स्थानीय तह संगको आम्दानी साभेदारी मोडेल
- (९) परियोजनाको प्रस्तावित प्रारम्भिक डिजाईन तथा ईञ्जिनियरिङ सुस्पष्ट भएको
- (१०) प्रस्तावित परियोजनालाई चाहिने जनशक्ति र व्यवस्थापकीय सीप को खाका भएको
- (११) स्पष्ट व्यवसायिक योजना भएको
- (१२) सामुदायिक हितको सुनिश्चिता भएको
- (१३) प्रविधि मैत्री, नविनतम सोच अंगालेको, अन्तराष्ट्रिय स्तरको कार्यान्वयन भएको
- (१४) बहुविधागत व्यवसाय अँगालेर वित्तिय दक्षता हासिल गरेको व्यवसायी वा व्यवसायिक प्रतिष्ठान
- (१५) स्थानीय स्रोत, साधन र सीपको भरपुर उपयोग गर्नसक्ने
- (१६) परियोजना कार्यान्वयन सम्बन्धी संगठनात्मक व्यवस्था तथा कार्यान्वयन कार्यतालिका स्पष्ट भएको
- (१७) प्रस्तावकको आर्थिक हैसियत खुलेको, वित्तिय स्रोतको किटान भएको
- (१८) आयोजनाको प्रारम्भिक संभाव्यता अध्ययन भएको
- (१९) परियोजना सञ्चालन तथा व्यवस्थापनको अनुभव

३.३.२ आर्थिक प्रस्ताव छनोटको आधार

- (१) अनूसूचि २ बमोजिमको ढाँचामा उल्लेखित बूँदाहरुलाई पूर्णरूपमा पालना गरेर लेखिएको
- (२) प्रस्तावित परियोजनाको क्रियाकलाप अनुसारको खर्च /आम्दानी प्रक्षेपण भएको
- (३) उपभोक्ता वाट लिने महशुल र महानगरपालिकालाई वुझाउने रोयल्टीको स्पष्ट खाका भएको
- (४) परियोजना को बजारीकरण र कार्यान्वयनको दिगोपना
- (५) परियोजनाको प्रस्तावित वित्तिय श्रोत
- (६) परियोजना कार्यान्वयनको व्यावसायिक योजना

माथि उल्लेखित आधारमा केहि छुटेको भए सार्वजनिक निजी साभेदारी सम्बन्धी नियमावली, २०७५ को नियम (१५) बमोजिम गरिने छ ।

- ३.३.३ सामान्यतया शर्त नं. ३.२.१ को व्यवस्थाबमोजिम पूर्ण रूपमा प्रस्ताव पेश गर्ने प्रस्तावकर्ताहरुमध्ये र शर्त नं. ३.१.४ अनुसार प्राविधिक मूल्यांकनमा न्युनतम अंक हासिल गर्न सफल प्रस्तावकहरु मध्ये जसले सबैभन्दा राम्रो लगानी मोडेल प्रस्ताव गरेको छ, सोही प्रस्तावकलाई नै छनोटमा पर्न सफल भएको प्रस्तावक भनी घोषणा गरिनेछ ।
- ३.३.४ दुई वा दुई भन्दा बढी प्रस्तावकर्ताहरुको आर्थिक प्रस्तावको मुल्यांकन गर्दा बराबरी अंक प्राप्त हुन आएमा सम्बन्धित प्रस्तावकर्ताहरुलाई पूर्वसूचना दिई सम्बन्धित प्रस्तावकर्ताहरुवाटै उचित विकल्प सहितको समझदारी वाट परियोजनाको छनोट गरिनेछ ।
- ३.३.५ परियोजनाको कार्यक्षेत्र निर्धारण गर्दा प्रस्तावकर्ताले पेश गरेको भौगोलिक क्षेत्रलाई मध्यनजर गरी सानिसा ईकाईका प्राविधिक र विज्ञहरुको राय लिई समझदारीको आधारमा उपयुक्त विकल्पको छनोट गरि परियोजनाको कार्यान्वयन स्वीकृति प्रदान गरिनेछ ।

४. प्रस्तावपत्र पेश गर्नुपूर्वको बैठक

कार्यपालिकाले पूर्वसूचना दिई प्रस्तावपत्र पेश गर्नुपूर्वको बैठक राख्नेछ । उक्त बैठकको उद्देश्य आयोजनाको तथा निजको कार्यादिशा (TOR) को बारेमा जानकारी गराउनुका साथसाथै उक्त चरणसम्ममा सिर्जना भएका विषय तथा प्रश्नहरुका बारेमा जवाफ दिने रहनेछ । उक्त बैठकमा उपस्थित हुने प्रस्तावकर्तालाई कार्यपालिका प्रोत्साहन गर्छ, तर, उक्त बैठकमा उपस्थित नभएको कारणले मात्र कुनै पनि प्रस्तावकर्ता अयोग्य हुनेछैन ।

५. विविध

- ५.१ प्रस्ताव छनोट प्रक्रियामा र यस सम्बन्धमा उत्पन्न कुनै विषयको व्याख्या प्रचलित नेपाल कानून अनुसार हुनेछ । प्रस्ताव छनोट प्रक्रिया देखि आयोजना सम्झौतामा हस्ताक्षर गर्ने चरणसम्ममा कुनै विवाद आईपरेमा त्यस्ता विवादको निरुपण सानिसा सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ ।

- ५.२ ठगी तथा भ्रष्टाचारजन्य कार्यहरु

- ५.२.१ प्रस्तावकर्ता वा प्रवर्धक र निजका पदाधिकारी, कर्मचारी, प्रतिनिधि र सल्लाहकार (यसपछि सहजताका लागि **दोश्रो पक्ष** भनिएको) ले शुरु प्रक्रियादेखि आयोजना सम्भौताको अवधिभर यस खण्डमा उल्लिखित आचारसंहिताको उच्चतम परिपालना गर्नुपर्नेछ । यस प्रस्ताव आह्वानपत्र मा जुनसुकै कुरा उल्लेख भए तापनि दोश्रो पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टचारजन्य कार्य, प्रतिस्पर्धा सीमित पार्ने क्रियाकलाप, अनुचित कार्य आदिमा संलग्न भएको पाइएमा कार्यपालिकाले जुनसुकै बखत आवश्यकता अनुसार प्रस्तावपत्र अस्वीकार गर्ने, आयोजना विकास र संचालन गर्ने अनुमतिपत्र रद्द गर्ने वा आयोजना सम्भौताको अन्त्य गर्न सक्दछ । यसरी प्रस्तावपत्र अस्वीकार गर्दा, आयोजना विकास र संचालन गर्ने अनुमतिपत्र रद्द गर्दा वा आयोजना सम्भौताको अन्त्य गर्दा कार्यपालिका विरुद्ध कुनै दायित्व सिर्जना हुने छैन । कार्यपालिकालाई कुनै दोश्रो पक्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टचारजन्य कार्य, प्रतिस्पर्धा सीमित पार्ने क्रियाकलाप, अनुचित कार्य आदिमा संलग्न भएको लागेमा त्यस्तो दोश्रो पक्षले पेश गरेको प्रस्तावपत्र सुरक्षण वा कार्यसम्पादन सुरक्षण जफत गर्न सक्नेछ ।
- ५.२.२ दोश्रो पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टचारजन्य कार्य, प्रतिस्पर्धा सीमित पार्ने क्रियाकलाप, अनुचित कार्य आदिमा संलग्न भएको पाइएमा निजलाई कार्यपालिकाले जारी गरेको कुनै अन्य कुनै प्रस्ताव पत्र मा सहभागी हुन कम्तीमा २ वर्षसम्मका लागि अयोग्य हुनेछ ।

**सार्वजनिक निजी साझेदारीमा कार्य गर्नको लागि पोखरा महानगरपालिका, सानिसा इकाईमा
पेश गरिएको “महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गबोर्ड व्यवस्थापन कार्य
(प्रस्ताव आव्हान पत्र नं ...)**

पेश गरिएको मिति :	दर्ता नं.
-------------------	-----------

(कार्यालय प्रयोगको लागि)

संलग्न गरिनुपर्ने कागजातहरूको जाँच सूचि

(कृपया निम्न लिखित कागजातहरू तयार गर्नुहोस् , तिनलाई तल दिईएको क्रममा समावेश गर्नुहोस् र प्रेषित गर्नु अघि सुनिश्चितताको लागि रेजा लगाउनुहोस् । यी कागजातहरू पुरा गरेर मात्र आवेदन पठाउनुहोस् ।)

क्र.सं.	संलग्न गरिनुपर्ने कागजातहरू	रेजा	सानिसा प्रयोजन
१.	आधिकारिक आवेदन पत्र	√	
२.	निर्धारित ढाँचा अनुसार तयार पारिएको परियोजना प्रस्तावना पत्र	√	
	क) जाँच सूचि		
	ख) आवेदकको घोषणा		
	ग) परियोजना व्यवस्थापन र प्राविधिक जनशक्ति उपलब्धता		
	घ) विस्तृत परियोजना -क देखि न)		
	ड) परियोजनाको वित्तिय प्रस्ताव		
	च) अनुगमन तथा सुपरिवेक्षण		
	छ) सानिसा सम्बन्धित कार्य अनुभवको विवरण		
	ज) परियोजनाको लागत अनुमान		
	झ) परियोजना निर्माण सम्बन्धि अनुभव		

	त्र) परियोजनाको प्राविधिक संभाव्यता अध्ययन		
	ट) परियोजना सुरक्षणका लागि बैंक जमानत		
	ठ) सञ्चालन तथा मर्मत संभार सुनिश्चिता		
	ड) परियोजनाको व्यवसायिक योजना		
	ढ) आवेदक कम्पनीको कम्पनी प्रोफाईल		
३.	आवेदक कम्पनीको दर्ता प्रमाणपत्र		
४.	आवेदक कम्पनीको दर्ता नविकरण पत्र (२०७५/२०७६ सम्मको)		
५.	आवेदक कम्पनीको कर चुक्ता पत्र		
६.	साभेदारी/संयुक्त उपक्रम पत्र		
७.	अख्तियारनामा		
८.	कम्पनीको वित्तिय तथा प्रसाशनिक नीति, नियम, निर्देशिका आदिका प्रतिलिपिहरु		
९.	आ. व. २०७४/२०७५ को लेखा परिक्षण प्रतिवेदनका प्रतिलिपिहरु		
१०.	आवेदक कम्पनीको संस्थागत विवरणका प्रतिलिपिहरु		
११.	पेन ड्राईभमा ईलेक्ट्रोनिक प्रस्तावपत्र (१ प्रति)		
प्रस्ताव पत्र पेश गर्दा कम्तीमा पनि माथि उल्लिखित जाँच सूचि अनुसारका कागजातहरु पेश गरेको हुनुपर्नेछ ।			

अनुसूची:

अनुसूची १

परियोजनाको प्राविधिक प्रस्ताव ढाँचा

क. आधारभुत जानकारी

क-१ परियोजना

१. परियोजनाको शिर्षक :	
२. परियोजनाको अनुमानित लागत	
३. प्रस्तावित अवधि	...वर्ष
५. परियोजना सञ्चालन गरीने क्षेत्र/ बजार /चोक	पो.म. न पा, .कास्की
६. परियोजनाले ओगट्न सक्ने कूल क्षेत्रफल	

क-२ आवेदक

१. आवेदक कम्पनी	
आवेदकको सम्पर्क व्यक्ति :	
नाम :	
पद :	
ठेगाना:	

फोन नं. :	
फ्याक्स नं. :	
ईमेल :	
वेबसाईट : (यदि छ भने)	
२. संयुक्त उपक्रम रहेको भएमा संयुक्त उपक्रमको मुख्य सदस्यको विवरण :	
नाम :	
नागरिकता :	
फोन नं. :	
ईमेल :	
गृह जिल्ला :	
नोट: संयुक्त उपक्रममा अन्य सदस्यको विवरण यसै ढाँचा अनुसार टेवल थप गरी पेश गर्नुहोस ।	

दर्ता नं.	
दर्ता मिति:	
कुन कार्यालयमा दर्ता भएको:	
कुन जिल्लामा दर्ता भएको:	
नविकरण मान्य अवधि	

मूल्य अभिवृद्धिकर (VAT)/स्थायी लेखा नम्बर (PAN)	
नोट: संयुक्त उपक्रममा अन्य सदस्यको कानूनी स्थिति यसै ढाँचा अनुसार टेबल थप गरी पेश गर्नुहोस् ।	

क-३ आवेदक कम्पनीको कानूनी स्थिति (legal status)

क-४. आयोजना कार्यान्वयनको संक्षिप्त डिजाईनिङ र ईन्जिनियरिङ को बारेमा आधारभूत धारणा (आवश्यकता अनुसार पृष्ठ थप गर्न सक्नुहुनेछ)

--

ख. परियोजनाको विवरण

ख १. पृष्ठभूमि, औचित्य र मूल समस्या पहिचान (बढिमा ४०० शब्द नबढाई तपशिलका बुँदाहरु समेटेर लेख्नुहोस्)

● परियोजनाको परिचय ● परियोजनाको प्रस्तावित क्रियाकलापहरु : कहाँ, के गर्ने? कसरी ? ● परियोजना सञ्चालन क्षेत्र/भेग को परिचय , सानिसा र प्रस्तावित परियोजनाको सामञ्जस्यता ● परियोजनाको औचित्य ● कार्य सिमा ● लीड एवं डिजिटल व्यवसायिक जानकारी बोर्डस्थापना गरिने स्थानहरु ● सार्वजनिक जानकारी सहित व्यवसायिक संदेश (विज्ञापन) बोर्डस्थापना गरिने स्थानहरु ● प्रस्तावित परियोजना क्षेत्रको पर्यटकीय गतिविधि,वस्तुस्थिती र समस्या ● कसरी यो परियोजनाले समस्यालाई सम्बोधन गर्न सक्छ ? ● महानगरलाई स्थानीय श्रोत साधनको उपयोग गरी राजश्व संकलनमा कसरी यो परियोजनाले टेवा दिन सक्छ? ● वातावरणीय दृष्टिकोण बाट यो परियोजना कतिको उपयुक्त छ ? ● स्थानीय स्तरमा कसरी रोजगारी सृजना गर्न सक्छ? अन्य साना तथा मझौला व्यवसायलाई कसरी प्रवर्द्धनमा सघाउ पुर्याउदछ ? ● प्रकोप व्यवस्थापन योजना के हुने ? ● राजश्व सुनिश्चिताको लागि कस्तो पद्धति अवलम्बन गर्ने ● परियोजनाले अवलम्बन गर्ने नविनतम प्रविधि, सोच र क्रियाकलापहरु के के हुन सक्छन् ? ● परियोजनाको क्रियाकलापलाई मनछुने कसरी बनाउने ? ● परियोजनाको चरणबद्ध कार्यान्वयन योजना ● परियोजनाको लक्षित समुह/हकवाला
--

ख २. परियोजनामा निर्दिष्ट क्रियाकलापहरुको परिभाषा र व्याख्या (प्रत्येक क्रियाकलापलाई वढिमा १०० शब्द नवढाई लेख्नुहोस्) कृपया अन्य आवश्यक क्रियाकलापहरु संलग्न गर्नुहोस् (आवश्यकता अनुसार टेबल थप्नुहोस्)

क्रियाकलाप नं १: डिजिटल होडिड बोर्ड लगाउने (उदाहरणको लागि)

- कहाँ गर्ने, कसरी गर्ने , उपकरणको प्रयोग कस्तो हुने ,प्रविधि, क्षमता , खर्च अनुमान, , जोखिम र जोखिम व्यवस्थापन ,उपयोगिता, आम्दानी गर्ने उपाय, शुल्क उठाउने, राजश्व प्रक्षेपण आदि

ग. परियोजनाको उद्देश्य

परियोजनाको वृहत उद्देश्य:

परियोजनाको खास उद्देश्य:

१.

२.

३.

घ . विधी (वढिमा २०० शब्द नवढाई तपशिलका बुँदाहरु समेटेर लेख्नुहोस्)

- तयारी तथा पृष्ठभूमि कार्य:
- परियोजनाको समझदारीमा हस्ताक्षर
- स्थानीय सरोकारवालाहरूसंग परामर्श छलफल:
- सामाजिक तथा वातावरणीय प्रभाव मूल्याङ्कन तथा स्वीकृति :
- परियोजनाको वास्तवीक लागतको प्रक्षेपण :
- श्रोत साधनहरुको आँकलन :
- परियोजना संग सम्बन्धि क्रियाकलापहरुको निर्माण, सञ्चालन
- सेवाग्राही संग लिने शुल्क/महशुल निर्धारण
- मर्मत संभार तथा तालीम अभिमुखीकरण को व्यवस्था
- उर्जाको व्यवस्थापन कसरी गर्ने ?
- परियोजना समीक्षा समूह निर्माण

ड. आयोजनाको अपेक्षित प्रतिफल तथा कृयाकलापहरु

सारांश (Narrations)	बस्तुगत रुपमा पुस्त्याई गर्न सकिने सुचक तथा अनुगमन गर्न सकिने (Objectively verifiable indicators with monitorable targets)	पुस्त्याईका आधार (Means of Verification)

च.परियोजना निर्माण तथा सञ्चालन कार्ययोजना

कार्यक्रम बाट शुरुगरी मा सम्पन्न गरि सञ्चालन गरिने छ ।

मुख्य कृयाकलापहरु	वैशाख	असार	भदौ	कार्तिक	पौष	फाल्गुण
१.	x					
२.	x					
३.	x	x				
४.	x	x				
५.		x	x	x	x	x
सहायक कृयाकलापहरु:						

मुख्य कृयाकलापहरु	वैशाख	असार	भदौ	कर्तिक	पौष	फाल्गुण
१.						
२.						x
३.						

छ. परियोजनाको विश्लेषण

वित्तीय अनुमान गणनाका आधारहरु :

आयोजना अवधि, क्षमता उपयोग ,शुल्क निर्धारण ,ह्रासकटि व्यवस्था ,कर्मचारी लागत ,आयकर एवं जनशक्ति संरचना

ज. सामाजिक सन्देश (*Social Message*) सम्बन्धी विवरण

झ. व्यवसाय सामाजिक जवाफदेहिता र सामुदायिक हितको सुनिश्चिता (CSR Approach and Assurance of the community welfare)

ञ. महानगरको सार्वजनिक सेवा प्रवाहलाई टेवा पुग्ने किसिमको ज्ञानको आदान प्रदान (Knowledge sharing for the effective public Service delivery)

ट. डिजिटल डिजाईनिङ्गको व्याख्या (Explanatin of Digital Designing)

ठ. आयोजनाको जोखिम व्यवस्थापन (Risk Management)

ड. संभावित द्वन्दको न्युनिकरण तथा हानी नगरौं (DO NO HARM) अवधारणा

ढ. समग्र परियोजना सञ्चालन तथा व्यवस्थापन

(मानवीय श्रोत व्यवस्थापन, वित्तिय श्रोतको व्यवस्थापन, राजश्व संकलन, सञ्चालन तथा व्यवस्थापन र परियोजना हस्तान्तरण)

--

ण. परियोजना अनुगमन , सुपरिवेक्षण तथा सहजीकरण

--

त. कम्पनीको (वा संयुक्त उपक्रम भए) सान्दर्भिक अनुभव विवरण (आवश्यकता अनुसार टेबल थप गर्नुहोस् र सम्बन्धित विवरण अनुसूचिमा संलग्न गर्नुहोस्)

कार्य - १

१. परियोजनाको नाम :	
२. परियोजनाको बजेट :	
३. परियोजनाको कार्यक्षेत्र रहेको स्थान :	
४. परियोजना अवधि :	
५. परियोजना सम्पन्न भएको मिति :	
६. परियोजना उपलब्धि :	
७. कम्पनीले सम्पन्न गरेको तथ्यगत कार्यको संक्षिप्त विवरण :	
८. सम्बन्धित सरोकारवाला कम्पनी वा परियोजनाको सम्पर्क व्यक्तिको नाम : टेलिफोन नं. कम्पनीको वेबसाईट :	

कार्य - २

१. परियोजनाको नाम :	
---------------------	--

२. परियोजनाको बजेट :	
३. परियोजनाको कार्यक्षेत्र रहेको स्थान :	
४. परियोजना अवधि :	
५. परियोजना सम्पन्न भएको मिति :	
६. परियोजना उपलब्धि :	
७. कम्पनीले सम्पन्न गरेको तथ्यगत कार्यको संक्षिप्त विवरण :	
८. सम्बन्धित सरोकारवाला कम्पनी वा परियोजनाको सम्पर्क व्यक्तिको नाम : टेलिफोन नं. कम्पनीको वेबसाईट :	

थ. वित्त/बजेट विवरण

(प्रस्तावक कम्पनीले अनुसूचि २ मा उल्लेख ढाँचामा छुट्टै वित्तीय प्रस्ताव पेश गर्नु पर्ने छ)

द. परियोजना निर्माण तथा सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्तिको विवरण (आवश्यकता अनुसार टेबल थप गर्नुहोस् र सम्बन्धित विवरण अनुसूचिमा संलग्न गर्नुहोस्)

द १. आधारभुत जानकारी

नाम :	
नेपाली नागरिकता नं. :	
जन्म मिति :	
सम्पर्क ठेगाना :	
स्थायी ठेगाना :	
सम्पर्क फोन र मोबाईल नं. :	

ईमेल :	
हाल संलग्न पद र कामको स्थिति	
प्रस्तावित पद	
गर्नुपर्ने कार्य र जिम्मेवारी	
हालसालै अद्यावधिक गरिएको व्यक्तिगत विवरण (वायोडाटा २ पृष्ठ नवढाई)	

द.२ घोषणा (यस घोषणाको लेखाई परिवर्तन गर्न हुदैन)

१. म, तल हस्ताक्षरकर्ता पूर्ण जिम्मेवार साथ प्रमाणित गर्दछु कि यहाँ प्रस्तुत सूचनाहरू मैले जानेबुझेसम्म सहि र पूर्ण छु ।
२. सार्वजनिक निजी साभेदारी इकाईमा ले पेश गरेको.....आयोजना प्रस्तावमा मेरो नाम प्रयोग गर्ने बचनबद्धता दिन्छु ।
३. यस प्रस्तावको विषयसँग म जानकार छु ।
४. यस परियोजनामा म पूर्णकालिन रुपमा संलग्न रहन बचनबद्ध छु ।
५. म बहालवाला सरकारी कर्मचारी होईन ।
६. यस व्यक्तिगत विवरणमा मैले जानि बुझि कुनै गलत विवरण दिएको पाएमा प्रस्ताव अयोग्य हुने वा मेरो संलग्नता खारेज हुन सक्नेछ भन्ने तथ्य बुझेको छु ।

दस्तखत

ध. कम्पनी प्रोफाईल (Company Profile)

(कम्पनी प्रमोटरहरुको विवरण पनि थप गर्नुहोस । आवश्यकता अनुसार पृष्ठ थप गर्न सक्नुहुनेछ)

--

न. परियोजना कार्यान्वयनको व्यवसायिक योजना (Business Plan)

(आवश्यकता अनुसार पृष्ठ थप गर्न सक्नुहुनेछ)

--

अनुसूची:

अनुसूची २

परियोजनाको वित्तीय प्रस्ताव ढाँचा

(कामको किसिम र लगानीको श्रोत अनुसार परियोजनाको खर्च विवरण (कार्य योजना अनुरूप त्यसमा उल्लेखित प्रत्येक कृयालापहरूको लागि खर्च/लागत अनुमानित गर्नु पर्ने छ)

क्र.सं	किसिम	लागत विवरण				वित्तीय श्रोत			कूल
		इकाई	परिमाण	दर	जम्मा	आवेदक कम्पनी	महानगर	समुदाय	
१	पूँजगत लागत								
१.१	पूर्वाधार विकास								
क.	डिजिटल बोर्ड	सेट							
ख.	लाईट बोर्ड	सेट							
ग.									
घ.									
ङ									
च.									
(माथि उल्लेखित क्रियाकलापहरू उदाहरणको लागि मात्र राखिएका हुन् । आवश्यकता अनुसार कोलम थप्नुहोस्)									
	जम्मा								
१.२	मेशिन तथा उपकरण								
क.	भ्याकुम प्याकिङ मेशिन	सेट							
ख.	डीप फ्रिज खरिद	सेट							
ग.									
घ.									
ङ									
च.									
छ.	टर्वाइन	सेट							

ज.	जेनेरेटर	सेट							
	जम्मा								
१.३	सवारी साधन खरीद								
क.	पिकअप भ्यान	सेट							
ख.									
	जम्मा								
	पूँजिगत खर्चको जम्मा								
२	संचालन खर्च								
२.१	अन्य सामान खरीद								
क	जाल, बाँटा, बाल्टी, ट्रे, काठ आदी	सेट							
	जम्मा								
२.२	क्षमता विकास								
क	विज्ञहरुद्वारा सुपरिवेक्षण, मूल्याङ्कन	पटक							
ख	राष्ट्रिय स्तरका विशेषज्ञबाट कामदारलाई ७ दिने तालिम	पटक							
ग	सरोकारवाला निकायहरूसंग अन्तक्रिया	पटक							
घ	विषय विशेष तालिम/भ्रमण	पटक							
	जम्मा								
२.३	जनचेतना तथा पारदर्शिता								
क	सामाजिक सुचना सन्देश	थान							
ख	एफ.एम.,रेडियो मार्फत सूचना प्रवाह	महिना							
ग	टेलिभिजनबाट सुचना प्रवाह	महिना							
घ	सार्वजनिक सुनुवाई	पटक							
२.४	परियोजना विकास तथा परामर्श								
	जम्मा								
२.४	व्यवस्थापन खर्च								

क	परियोजना व्यवस्थापकको पारिश्रमिक १ जना	महिना							
ख	लेखापाल तथा खरिद कर्मचारीको पारिश्रमिक २ जना	महिना							
ग	अन्य सहायक कर्मचारी तथा ज्यामी खर्च	महिना							
घ	कार्यालय व्यवस्थापन खर्च	महिना							
ङ	बैंकको व्याज	पटक							
च	ह्वास खर्च	पटक							
	अन्य सामग्री तथा खर्च	महिना							
	जम्मा								
	संचालन खर्चको जम्मा								
	कूल जम्मा								

खण्ड २ : अनुमानित आम्दानी

क्र.सं.	विवरण	इकाई	परिमाण	दर	जम्मा रु.
१		वटा			

खण्ड ३ : नाफा नोक्सान अनुमान

क्र. सं.	विवरण	जम्मा रु.
१	बिक्रीबाट आय	
२	संचालन खर्च	
	खुद नाफा	

खण्ड ४: वित्तीय विश्लेषण

(क) लागतको प्रतिफल

लागतको प्रतिफल (ROI) = खुद नाफा / लागत
 $= 965000 / 9290000$
 $= 10.39\%$ (उदाहरणको रूपमा प्रस्तुत गरिएको)

(ख) लाभ लागत अनुपात (BCR)

प्रक्षेपित नगद प्रवाह तालिकाबाट (सामान्यतया : १२ % डिस्काउन्ट (Discount) रेट प्रयोग गर्ने) ।
 लागत लाभ अनुपात = लाभको वर्तमान मूल्य / लागतको वर्तमान मूल्य
 $= 9508439 / 9138600$
 $= 1.04\%$

(ग) आन्तरिक वित्तीय प्रतिफल (FIRR)

प्रक्षेपित नगद प्रवाह तालिकाबाट प्राप्त अंक बाट प्रचलित विधि (Standard Method) प्रयोग गरी निकाल्ने ।

अनुसूची

अनुसूची ३

प्रस्ताव पेश गर्ने पत्रको ढाँचा

प्रस्ताव आव्हानपत्रको शर्त २.१.४ संग सम्बन्धित

(प्रस्तावकर्ताले स्पष्टरूपमा आफ्नो नाम र ठेगाना उल्लेख भएको लेटरप्याडमा यो प्रस्तावपत्रको निवेदन तयार गर्नु पर्छ ।)

मिति : ...

प्रस्ताव आव्हान नं...

श्री

.....

.....

प्रस्ताव आव्हानपत्रसँग सम्बन्धित सम्पूर्ण कागजातहरु जाँच परीक्षण गरी माथि उल्लिखित आयोजनामा प्रस्ताव पेश गर्दै हामी देहायको घोषणा गर्दछौं:

१. सानिसा समितिले प्रस्तावकर्ता छनौट गर्दा प्रस्तावकहरुले पेश गरेको प्रस्ताव र लिखित कागजातहरुको आधारमा गर्ने कुरालाई स्वीकार गर्दै पेश गरिएका सम्पूर्ण दस्तावेज र जानकारीहरु साँचो भएको स्वीकार गर्दछौं । यसका साथै सम्पूर्ण दस्तावेजहरु सक्कल बमोजिमको नक्कल भएको कुरालाई समेत स्वीकार गर्दछौं ।
२. यहाँ उल्लेख गरिएका जानकारीहरु पोखरा महानगरपालिकाले “महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गवोर्ड व्यवस्थापन कार्य कार्यान्वयन गर्नका लागि प्रस्ताव पत्र छनौट गर्दा हामी छनौट हुने हेतुले पेश गरेको हो ।
३. सानिसा समितिले आवश्यकता अनुसार समय समयमा माग गरे बमोजिमको थप जानकारीहरु उपलब्धगराउनेछौं ।
४. सानिसा समितिमा कारण खुलाई वा नखुलाई कुनै पनि प्रस्ताव अस्वीकार गर्ने अधिकार सुरक्षित रहेको स्वीकार गर्दछौं । हाम्रो प्रस्ताव त्यसरी अस्वीकार भएको अवस्थामा कार्यपालिका विरुद्ध कुनै पनि किसिमको दावी गर्नेछैनौं ।
५. गत ३ वर्षमा हामी वा कुनै सदस्यहरु वा हाम्रो एसोसिएट्सहरुमध्ये कोही पनि कुनै पनि सम्झौता कार्यान्वयन गर्न असफल भएका छैनौं । हामीलाई कुनै पनि आयोजनाबाट कुनै पनि निकायले निष्कासन गरेको छैन र कुनै सम्झौताको अवज्ञा वा उल्लंघन गरेको कारणले कुनै सम्झौताको अन्त्य भएको अवस्था समेत छैन ।

६. हामीले प्रस्तावपत्र सम्बन्धी सम्पूर्ण कागजातहरुको परीक्षण गर्दा त्यसका शर्तमा हामीले कुनै पनि थप शर्त वा प्रतिशर्तपेश गरेका छैनौं ।
७. यो प्रस्ताव आव्हान प्रक्रियामा सहभागी हुन हामी प्रचलित कानून बमोजिम कुनै पनि तवरले अयोग्य छैनौं । यस प्रक्रियामा हाम्रो कुनै स्वार्थ बाझिएको पनि छैन र पेशागत वा व्यवसायिक कसूरमा हामीले कुनै सजाय पाएका पनि छैनौं । यसका साथै, हामी माथि कुनै पनि कानूनी अनुसन्धान चलि रहेको अवस्था समेत छैन ।
८. हामीले पेश गरेको प्रस्तावपत्र सम्बन्धी कागजातप्रस्ताव पेश गर्ने अन्तिम मितिदेखि १० दिनको लागि मान्य हुनेछ । यो अवधिसम्म हाम्रो यो प्रस्ताव हामीलाई बन्धनकारी हुनेछ र उक्त अवधि समाप्त हुनु अघि जुनसुकै बखत पनि हाम्रो प्रस्तावलाई स्वीकृत गर्न सकिनेछ ।
९. यो प्रस्ताव आव्हानपत्र प्रक्रियामा, प्रस्तावपत्रदाताको रूपमा एकभन्दा बढी प्रस्ताव पेश गरेका छैनौं ।
१०. हाम्रो कम्पनी वा फर्म र यसको सब-कन्ट्राक्टर वा आपूर्तिकर्ता लगायत यसका सम्बद्ध वा सहायक कम्पनी वा फर्महरु, करार अन्तर्गतको कुनै पनि अंशको लागि (काम गर्न), नेपाल सरकारबाट अयोग्य घोषित भएका छैनन् ।
११. प्रस्तावपत्र अनुरूपको सम्पूर्ण दायित्व बहन गरी त्यसको परिपालना गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१२. हाम्रो लेखा, अभिलेख, तथा प्रस्तावपत्र साथमा पेश गरिएका अन्य कागजातहरु कार्यपालिका/दातृ पक्ष वा उसको प्रतिनिधिलाई निरीक्षण गर्न दिन, र कार्यपालिका/दातृपक्षद्वारा नियुक्त लेखापरीक्षकबाट लेखापरीक्षण गराउन मञ्जुर छौं ।
१३. हाम्रो प्रस्ताव पत्र स्वीकृत भएमा सानिसा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन , २०७५ को दफा (३१) बमोजिमको कार्य सम्पादनगर्न करार मूल्यको ०.५ प्रतिशत कार्यसम्पादन जमानत पेश गर्न हामी आफ्नो प्रतिवद्धता जाहेर गर्दछौं ।

नाम:

पद:

हस्ताक्षर:

बोलपत्रमाको तर्फबाट हस्ताक्षर गर्न अधिकार प्राप्त

मिति :

अनुसूची ४
प्रस्तावपत्रको शर्त २.१.४संग सम्बन्धित

प्रस्तावपत्र सुरक्षणको लागी बैंक जमानत

मिति: (मिति लेख्नुहोस्)

लाभग्राही: (खरिदकर्ताको नाम र ठेगाना लेख्नुहोस्)

प्रस्तावपत्र जमानत नं: (नम्बर लेख्नुहोस्)

श्री (प्रस्तावकर्ताको नाम लेख्नुहोस्) (जसलाई यसपछि “प्रस्तावकर्ता” भनिने छ) ले त्यस कार्यालय (खरिदकर्ताको नाम लेख्नुहोस्) (जसलाई यसपछि “खरिदकर्ता” भनिने छ) बाट प्रकाशित प्रस्तावपत्र आह्वानको सूचना नं. (प्रस्तावपत्र आह्वानको सूचना नं. लेख्नुहोस्) (जसलाई यसपछि “सूचना” भनिने छ) बमोजिम प्रस्तावपत्र पेश गर्न इच्छुक रहेको हामीले जानकारी पायौं ।

प्रस्तावपत्र सम्बन्धी शर्त बमोजिम प्रस्तावकर्ताले पेश गर्ने प्रस्तावपत्रसाथ प्रस्तावपत्र जमानत पनि पेश गर्न अनिवार्य रहेको व्यहोरा हामीले थाहा पायौं ।

प्रस्तावकर्ताले हामीलाई अनुरोध गरेकोले, हामी (बैंकको नाम लेख्नुहोस्), तपाईं समक्ष जम्मा रकम (रकम अङ्कमा लेख्नुहोस्) (रकम अक्षरमा लेख्नुहोस्) मा नबढ्ने गरी, प्रस्तावकर्ताले प्रस्तावपत्रको शर्त अनुसारको निम्न दायित्व उल्लङ्घन गरेको व्यहोरा खुलाई यस बैंक समक्ष तपाईंले उक्त प्रस्तावपत्र जमानत वापतको रकम आपूर्तिकर्तालाई भुक्तानी दिन लिखित रुपमा माग गर्नु भएमा, तपाईंको पहिलो लिखितमाग बमोजिम निःशर्त भुक्तानी दिनेछौं:

- (क) प्रस्तावकर्ताले, प्रस्तावपत्र पेश गर्ने निवेदनमा उल्लेख गरेको प्रस्तावपत्र मान्य हुने अवधिभित्र आफुले पेश गरेको प्रस्तावपत्र फिर्ता लिएको भन्ने, वा
- (ख) प्रस्तावपत्र मान्य हुने अवधि भित्रै प्रस्तावकर्ताको प्रस्तावपत्र स्वीकृत गरेको सूचना दिएपछि: (१) आयोजना कार्यान्वयन गर्न असफल भएको वा अस्वीकार गरेको भन्ने, वा ((२) प्रस्तावकर्तालाई निर्देशनमा उल्लेख भए बमोजिम कार्य-सम्पादन जमानत पेश गर्न असफल वा अस्वीकार गरेको भन्ने ।

निम्न अवस्थामा यो बैंक जमानतको म्याद समाप्त हुनेछ:

- (क) यदि प्रस्तावकर्ता सफल प्रस्तावकर्ता भई निजले आयोजना सम्भौता गरेको सम्भौताको प्रतिलिपि हामीले प्राप्त गरेको र प्रस्तावकर्ताको निर्देशन बमोजिम तपाईंको नाममा कार्य-सम्पादन जमानत जारी गरेपछि; वा
- (ख) यदि प्रस्तावकर्ता सफल प्रस्तावकर्ता नभए निम्न मितिमध्ये पहिलो मितिमा: (१) तपाईंले सफल प्रस्तावकर्ताको नाम, प्रस्तावकर्तालाई जानकारी गराएको पत्र/सूचनाको प्रतिलिपि हामीले पाएपछि; वा (२) प्रस्तावकर्ताको प्रस्तावपत्रको मान्य हुने अवधि सकिएको तीस (३०) दिन अर्थात् ... (मिति लेख्नुहोस्) गते पछि ।

यसर्थ, यो जमानत वापतको रकम भुक्तानीकोलागि हामीले हाम्रो कार्यालयमा माथि उल्लेख गरिएको मितिभित्र तपाईंको माग-पत्र प्राप्त गरिसकेको हुनु पर्नेछ ।

नाम:

पद:

हस्ताक्षर:

..... को तर्फबाट यो प्रस्तावपत्र जमानतमा हस्ताक्षर गर्न
अधिकार प्राप्त व्यक्ति

मिति:

अनुसूची ५

प्रस्तावपत्रमा हस्ताक्षर गर्नका लागि अधिकार प्रत्यायोजन पत्र

प्रस्तावपत्रको शर्त २.१.६संग सम्बन्धित

यस अख्तियारनामाको लिखित मार्फत् निम्न लिखित सहिछाप भएको, मा रजिस्टर्ड कार्यालय रहेको (यसपछि सुविधाका लागि संक्षेपमा “कम्पनी” भनिएको)लेमा बस्ने को छोरा/छोरी वर्ष को लाई कम्पनीका तर्फबाट आधिकारिक व्यक्तिको रूपमा देहाय बमोजिमको अधिकार प्रदान गरेको छः

१. “महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गबोर्ड व्यवस्थापन कार्य प्रस्तावपत्र को विभिन्न चरणमा भाग लिई प्रस्तावपत्र र आवश्यक अन्य निवेदन समेत सानिसा समिति, पोखरा महानगरपालिकामा पेश गर्ने ।
२. समय समयमा सानिसा समितिले माग गरेका जानकारी तथा आवश्यकता अनुसार कागजातहरु पेश गर्नका लागि कम्पनीको प्रतिनिधित्व गर्ने ।
३. आयोजनामा प्रस्तावकर्ताको छनौट प्रक्रिया सुरु भई उक्त प्रक्रिया समाप्त नहुन्जेल सम्मका लागि आवश्यक सम्पूर्ण काम कारवाहीमा कम्पनीको प्रतिनिधित्व गर्दै प्रारम्भिक सम्झौता, समदारीपत्र वा आयोजना सम्झौतामा समेत हस्ताक्षर गर्ने ।

यस अख्तियारनामा बमोजिम अख्तियारप्राप्त व्यक्तिले गरेको काम कारवाही कम्पनीका लागि पूर्ण रूपमा मान्य हुनेछ र निजको काम कारवाहीबाट कुनै दायित्व सिर्जना भएमा सो पालना गर्न समेत यस कम्पनीको पूर्ण मञ्जुरी रहेको छ ।

कम्पनीले अगावै लिखित रूपमा सूचित गराएको अवस्थामा बाहेक यस अख्तियारनामासम्म बहाल रहनेछ ।

उल्लिखित साक्षीको रोहवरमा का दिन मैले यस अख्तियारनामामा सहिछाप गरी कम्पनीको छाप लगाएको छु ।

कम्पनीको तर्फबाट:

नाम:

हस्ताक्षर

पद:

साक्षी:

१.

२.

म कानून बमोजिम नेपाल भित्रको लागि अधिकार प्राप्त नोटरी पब्लिक योप्रमाणित गर्दछु कि यस लिखतमा उल्लिखित सहीहरु मेरो उपस्थितिमा गरिएको हो भनी प्रमाणित गर्दछु;

मिति मा मेरो निम्न लिखत सही र कार्यालयको छाप दिइएको छ ।

.....
सही
नोटरी पब्लिक

अनुसूची ६

संयुक्त उपक्रमको मुख्य सदस्यका लागि दिईने अधिकार प्रत्योजनपत्र

प्रस्तावपत्रको शर्त २.१.६सँग सम्बन्धित

पोखरा महानगरपालिका यसपछि सुविधाको लागी संक्षेपमा “कार्यपालिका”भनिएको)बाटसराङ्गकोट पर्यटन पूर्वाधार विकास आयोजना (यसपछि सुविधाको लागी छोटकरीमा “परियोजना” भनिएको)कार्यान्वयन गर्नका लागि सानिसा समितिले प्रस्ताव आव्हान गरेकोमा उक्त आयोजनामा प्रस्ताव पेश गर्न हामी संयुक्त उपक्रम इच्छुक भएको तथा आयोजना कार्यान्वयनका निम्ति संयुक्त उपक्रमका मुख्य सदस्य (Lead Member) तोकन पर्ने आवश्यकतालाई मध्यनजर गर्दै संयुक्त उपक्रमका मुख्य सदस्यको रुपमामा रजिस्टर्ड कार्यालय रहेको लाई कानूनी रुपमा संयुक्त उपक्रमका मुख्य सदस्य तोकिएको व्यहोरा अनुरोध गर्दछौं । संयुक्त उपक्रमका तर्फबाट मुख्य सदस्यको रुपमा निजलाई देहाय बमोजिमको अधिकार प्रदान गरिएको छ:

१. “महानगर क्षेत्र भित्र डिजिटल होडिङ्गबोर्ड व्यवस्थापन कार्य” प्रस्तावपत्रको विभिन्न चरणमा भाग लिई प्रस्तावपत्र र आवश्यक अन्य निवेदन समेत सानिसा समिति, पोखरा महानगरपालिका वा तोकिएको अन्य निकायमा पेश गर्ने ।
२. समय समयमा सानिसा समितिले माग गरेका जानकारी तथा आवश्यकता अनुसार कागजातहरु पेश गर्नका लागि कम्पनीको प्रतिनिधित्व गर्ने ।
३. आयोजनामा प्रस्तावकतौको छनौट प्रक्रिया सुरु भई उक्त प्रक्रिया समाप्त नहुन्जेल सम्मका लागि आवश्यक सम्पूर्ण काम कारवाहीमा कम्पनीको प्रतिनिधित्व गर्दै प्रारम्भिक सम्झौता, समदारीपत्र वा आयोजना सम्झौतामा समेत हस्ताक्षर गर्ने ।

यस अख्तियारनामा बमोजिम मुख्य सदस्यले गरेको काम कारवाही संयुक्त उपक्रमका लागि पूर्ण रुपमा मान्य हुनेछ र निजको काम कारवाहीबाट कुनै दायित्व सिर्जना भएमा सो पालना गर्न समेत यस संयुक्त उपक्रमको पूर्ण मञ्जुरी रहेको छ ।

संयुक्त उपक्रमले अगावै लिखित रुपमा सूचित गराएको अवस्थामा बाहेक यस अख्तियारनामासम्म बहाल रहनेछ ।

उल्लिखित साक्षीको रोहवरमा का दिन संयुक्त उपक्रमका सम्पूर्ण सदस्यले यस अख्तियारनामामा सहिछाप गरेका छौं:

संयुक्त उपक्रमको तर्फबाट:

नाम:

हस्ताक्षर

पद:

साक्षी:

१.

२.

म कानून बमोजिम नेपाल भित्रको लागी अधिकार प्राप्त नोटरी पब्लिक यो प्रमाणित गर्दछु कि यस लिखतमा उल्लिखित सहीहरु मेरो उपस्थितिमा गरिएको हो भनी प्रमाणित गर्दछु:

मिति मा मेरो निम्न लिखत सही र कार्यालयको छाप दिइएको छ ।

